



## 802 Smiles दन्त स्वास्थ्य कार्यक्रम सेवाहरूका लागि सहमति (टियर 3)

कृपया तलको जानकारी भर्नुहोस्, हस्ताक्षर गर्नुहोस् र तपाईंको बच्चाको स्कुललाई फिर्ता गरिदिनुहोस्।

बच्चाको नाम तथा थर: \_\_\_\_\_ जन्ममिति: \_\_\_\_\_

**मेरो बच्चाको 802 Smiles दन्त स्वास्थ्य कार्यक्रममार्फत कुन-कुन उपचारहरू उपलब्ध गराइन्छ ?**

तपाईंको स्कुलको 802 Smiles दन्त स्वास्थ्य कार्यक्रमले दाँतको स्क्रिनिङ (प्रारम्भिक जाँच), सफाइ, फ्लोराइड भार्निंस र [सिल्बर डायमाइन फ्लोराइड \(SDF\) \(अङ्गेजीमा\)](#) प्रदान गर्दछ। SDF प्राप्त गर्नका लागि तपाईंले अतिरिक्त सहमति फाराम भर्नुपर्छ; त्यो फाराममा SDF उपचारका बारेमा थप पढ्नुहोस्।

हामी तपाईंको बच्चालाई तपाईंको स्कुलको 802 Smiles दन्त स्वास्थ्य कार्यक्रममार्फत नभएर तपाईंको पहिलेदेखि नै भएको डेन्टल होममार्फत स्याहार प्राप्त गर्न सिफारिस गर्छौं।

**उपचारमा सहमति:**

**हो**, मेरो बच्चालाई 802 Smiles दन्त स्वास्थ्य कार्यक्रममा सहभागी गराउन चाहन्छ। यदि यस फाराममा दन्त चिकित्सकका बारेमा उल्लेख गरिएको भएमा उहाँले 802 Smiles डेन्टल हाइजिनिस्टबाट निष्कर्षहरूको रिपोर्ट पाउनुहोसेछ भन्ने कुरा म बुझदछु। मेरो बच्चाले दन्त चिकित्सकसँग परामर्श नगरिकर्नै 802 Smiles डेन्टल हाइजिनिस्टको मूल्याङ्कनमा आधारित निम्न कुनै पनि वा सबै सेवाहरू प्राप्त गर्न सक्छन् भन्ने कुरा म बुझदछु:

- दाँतको स्क्रिनिङ
- फ्लोराइड भार्निंस
- दाँतको सफाइ
- सिल्बर डायमाइन फ्लोराइड

**होइन**, मेरो बच्चालाई 802 Smiles दन्त स्वास्थ्य कार्यक्रममा सहभागी गराउन चाहन्नै।

**जानकारी साझा गर्ने बारेमा सहमति:**

तपाईंको बच्चाको दन्त चिकित्सकसँग: यदि तपाईंको बच्चाको फाइलमा दन्त चिकित्सकका बारेमा उल्लेख गरिएको छ र तपाईंले 802 Smiles कार्यक्रममार्फत दन्त स्याहार प्राप्त गर्न रोजूहुन्छ भने के-कस्ता सेवाहरू उपलब्ध गराइएको थियो भन्ने बारेमा उहाँसँग जानकारी साझा गरिनेछ। यो जानकारी साझा गर्न अनिवार्य हुन्छ:

**हो**, मेरो बच्चाको जानकारी फाइलमा उल्लेख गरिएको उनको दन्त चिकित्सकसँग साझा गर्न चाहन्छ।

**होइन**, मेरो बच्चाको जानकारी फाइलमा उल्लेख गरिएको उनको दन्त चिकित्सकसँग साझा गर्न चाहन्नै। मेरो बच्चाले 802 Smiles कार्यक्रममार्फत दन्त स्याहार प्राप्त गर्ने छैनन् भन्ने कुरा म बुझदछु।

**भर्मोन्ट स्वास्थ्य विभागसँग:** भर्मोन्ट स्वास्थ्य विभाग यस कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गर्न तपाईंको बच्चाको जानकारी प्रयोग गर्न चाहन्छ। के तपाईं 802 Smiles डेन्टल हाइजिनिस्टलाई भर्मोन्ट स्वास्थ्य विभागसँग तपाईंको बच्चाको दन्त उपचारका रेकर्डहरू साझा गर्नका लागि अनुमति पनि दिनुहुन्छ? **यो साझा गर्ने कार्य वैकल्पिक हो:**

**हो**, म 802 Smiles डेन्टल हाइजिनिस्टलाई भर्मोन्ट स्वास्थ्य विभागसँग मेरो बच्चाको दन्त उपचारका रेकर्डहरू साझा गर्नका लागि अनुमति दिन्छु।

**होइन**, म 802 Smiles डेन्टल हाइजिनिस्टलाई भर्मोन्ट स्वास्थ्य विभागसँग मेरो बच्चाको दन्त उपचारका रेकर्डहरू साझा गर्नका लागि अनुमति दिन्नै।

कृपया तपाईं फोस्टर अभिभावक भएमा वा तपाईंसँग बच्चाको साझा संरक्षकत्व जिम्मा छ भने चिन्ह लगाउनुहोस्:

आमा वा बुवा/अभिभावकको हस्ताक्षर: \_\_\_\_\_ मिति: \_\_\_\_\_

आमा वा बुवा/अभिभावकको पूरा नाम: \_\_\_\_\_



## 802 Smiles दन्त स्वास्थ्य कार्यक्रम सेवाहरूका लागि सहमति (टियर 3)

यदि तपाईं आफ्नो बच्चालाई 802 Smiles दन्त स्वास्थ्य कार्यक्रममा सहभागी हुन अनुमति दिनुहुन्छ भने कृपया अर्को पृष्ठमा जारी राख्नुहोस् ।

### बच्चाको दन्त चिकित्साको इतिहास:

तपाईंको बच्चाको सबैभन्दा पछिल्लो पटक दाँतको जाँच कहिले गरिएको थियो ?

- गएको वर्षभित्र       एक वर्षभन्दा बढी समय       कहिले पनि दन्त चिकित्सकहाँ नगएको

यदि भएमा तपाईंको बच्चाको प्राथमिक दन्त चिकित्सक को हुनुहुन्छ ? \_\_\_\_\_

तपाईंको बच्चाको कस्तो प्रकारको दन्त बीमा छ ? बीमा कभेजको कारणले गर्दा कुनै पनि बच्चालाई सेवा लिनबाट वञ्चित गरिने छैन । 802 Smiles डेन्टल हाइजिनिस्टले तपाईंको बच्चालाई उपलब्ध गराइएका सेवाहरूका लागि Medicaid लाई बिल पठाउन सक्छ भन्ने कुरा याद राख्नुहोस् ।

- Medicaid/Dr. Dynasaur – तपाईंको बच्चाको Medicaid आइडी नम्बर: \_\_\_\_\_  
 निजी दन्त बीमा (जस्तै, Delta Dental)       Tricare  
 बीमा छैन       अन्य \_\_\_\_\_  
 थाहा छैन

के तपाईंको बच्चालाई कुनै पनि एलर्जी छ ? (जस्तै औषधि, खानेकुरा, ल्याटेक्स, चाँदी आदि)       छ       छैन

यदि 'छ' भने कस्तो प्रकारको ? \_\_\_\_\_

### बच्चाको चिकित्सा इतिहास:

के तपाईंको बच्चामा कुनै पनि शारीरिक, मानसिक, सिकाइ वा भावनात्मक स्वास्थ्य समस्या वा अपाङ्गता छ ?

- छ       छैन       मलाई थाहा छैन       जवाफ दिन चाहन्न

यदि तपाईंले अधिल्लो प्रश्नको जवाफमा 'छ' दिनुभयो भने हामी तपाईंको बच्चालाई उनको डेन्टल भिजिटको समयमा कसरी राम्रो सुविधा दिन सक्छौं ? \_\_\_\_\_

### वैकल्पिक जनसाइखिकीय जानकारी:

जन्मिँदा तोकिएको लिङ्गः       पुरुष       महिला       नन-बाइनरी       जवाफ दिन चाहन्न

अर्को प्रश्नले तपाईंको बच्चाको जाति र जातीय पहिचानका बारेमा सोध्छ । हामीले हाम्रो कार्यक्रमले सबै जाति र जातीयताका मानिसहरूलाई सेवा दिइरहेको छ भन्ने कुरा सुनिश्चित गर्न चाहेकोले हामी यो प्रश्न सोध्छौं । जवाफका विकल्पहरूले तपाईंको बच्चाको पहिचानलाई सही रूपमा प्रतिनिधित्व नगर्न सक्छ भन्ने कुरा हामी बुझ्दछौं ।



## 802 Smiles दन्त स्वास्थ्य कार्यक्रम सेवाहरूका लागि सहमति (टियर ३)

निम्नमध्ये कुनले तपाईंको बच्चालाई राम्रोसँग वर्णन गर्छ ? (कृपया लागू हुने सबैमा चिन्ह लगाउनुहोस् ।)

- अबेनाकी वा अर्को अमेरिकन इण्डियन वा अलास्काका मूल निवासी पहिचान
- एसियाली वा एसियाली अमेरिकी, उदाहरणका लागि चिनियाँ, एसियाली भारतीय, नेपाली वा भियतनामी
- अश्वेत वा अफ्रिकन अमेरिकन
- हिस्पानिक वा ल्याटिनो, ल्याटिना वा ल्याटिनक्स, उदाहरणका लागि मेक्सिकन, भेनेजुएलन वा ब्राजिलियन
- मध्य पूर्वी वा उत्तरी अफ्रिकी (अर्को पृष्ठमा सूची जारी छ)
- हवाईंका मूल निवासी वा अन्य प्यासिफिक आइल्याण्डर
- श्वेत वा युरोपेली अमेरिकी
- अतिरिक्त जाति वा जातीयता भएमा कृपया साझा गर्नुहोस्: \_\_\_\_\_
- म जवाफ दिन चाहन्नै

के तपाईंले आफ्नो बच्चाका बारेमा हामीलाई थाहा दिन चाहने अन्य कुनै कुरा छ ?

---

---

---

भरिएको र हस्ताक्षर गरिएको फाराम आफ्नो बच्चाको स्कुलमा फिर्ता गरिदिनुहोस् ।